



नेपाल राजपत्र

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड ७६) काठमाडौं, असार १ गते, २०८३ साल (संख्या १४)

भाग ३

नेपाल सरकार

सूचना तथा सञ्चार मन्त्रालयको

सूचना

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम २२ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूचीमा देहाय बमोजिम हेरफेर गरेकोले यो सूचना प्रकाशन गरिएको छः-

१. अनुसूची-३(क) को,-

(क) क्रमसङ्ख्या ३ को सट्टा देहायको क्रमसङ्ख्या ३ राखिएको छः-

"३. डाउनलिङ्क गर्ने च्यानल तथा कार्यक्रमको विवरण,-

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (क) लिङ्क गरिने स्याटेलाईट/फुटप्रिन्ट, च्यानल प्रसारण वा कार्यक्रम उत्पादन गर्ने देश :-
- (ख) डाउनलिङ्क गरी प्रसारण वितरण गर्ने सतह माध्यम :-
- (ग) डाउनलिङ्क गर्ने च्यानल सङ्ख्या/विवरण :-
- (घ) डाउनलिङ्क गर्ने ओ.टि.टि. विदेशी कार्यक्रम (ओ.टि.टि. प्लेटफर्म) सङ्ख्या/विवरण :-"
- (ख) क्रमसङ्ख्या ४ को सट्टा देहायको क्रमसङ्ख्या ४ राखिएको छ :-
- "४. प्रयोग गरिने डाउनलिङ्क फ्रिक्वेन्सी, एण्टेना वा इन्टरनेट प्रोटोकल सम्बन्धीविवरण:-"
- (ग) क्रमसङ्ख्या ८ को सट्टा देहायको क्रमसङ्ख्या ८ राखिएको छ :-
- "८. च्यानल वा कार्यक्रममा प्रयोग हुने भाषा :-"
२. अनुसूची-३(ख) को,-
- (क) क्रमसङ्ख्या ५ को सट्टा देहायको क्रमसङ्ख्या ५ राखिएको छ :-
- "५. सिग्नल वितरण गरिने च्यानल तथा कार्यक्रमको विवरण,-
- (क) लिङ्क गरिने स्याटेलाईट/फुटप्रिन्ट, च्यानल प्रसारण वा कार्यक्रम उत्पादन गर्ने देश :-

- (ख) प्रयोग गरिने फ्रिक्वेन्सी व्याण्ड/
डाउनलिङ्ग फ्रिक्वेन्सी वा इन्टरनेट
प्रोटोकल सम्बन्धी विवरण :-
- (ग) डाउनलिङ्ग गरी प्रसारण वितरण गर्ने
माध्यम :-
- (घ) डाउनलिङ्ग गर्ने च्यानलहरूको
सङ्ख्या र नाम :-
- (ङ) डाउनलिङ्ग गर्ने ओ.टि.टि. विदेशी
कार्यक्रम (ओ.टि.टि. प्लेटफर्म)
सङ्ख्या र नाम :-"
- (ख) क्रमसङ्ख्या ८ को सट्टा देहायको क्रमसङ्ख्या ८
राखिएको छ :-
"८. च्यानेल वा कार्यक्रममा प्रयोग हुने भाषा:- "
- (ग) क्रमसङ्ख्या १२ को सट्टा देहायको क्रमसङ्ख्या १२
राखिएको छ :-
"१२. संलग्न गर्नुपर्ने कागजात : सिग्नल वितरण
सम्बन्धमा विदेशी प्रसारण संस्था वा
कार्यक्रम उत्पादकसँग भएको सम्झौताको
प्रतिलिपि।"
३. अनुसूची-३(ग) को,-
- (क) शीर्षकमा रहेका "विदेशी कार्यक्रम वा विदेशी
कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज)" भन्ने
शब्दहरूको सट्टा "विदेशी कार्यक्रमको प्रसारण
अधिकार (फ्रेन्चाइज) वा विदेशी कार्यक्रमको प्रत्यक्ष
प्रसारण" भन्ने शब्दहरू राखिएका छन् ।

(ख) निवेदनको ढाँचामा रहेका "विदेशी कार्यक्रम प्रसारण गर्न/विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) लिई" भन्ने शब्दहरूको सट्टा "विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) लिई/विदेशी कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न" भन्ने शब्दहरू राखिएका छन्।

(ग) निवेदनको ढाँचा अन्तर्गतको क्रमसङ्ख्या २, ३, ४, ५, ६ र ७ मा रहेका "विदेशी कार्यक्रम" भन्ने शब्दहरूको सट्टा "कार्यक्रम" भन्ने शब्द राखिएको छ।

४. अनुसूची-४(क) को,-

(क) क्रमसङ्ख्या ५ को सट्टा देहायको क्रमसङ्ख्या ५ राखिएको छ :-

"५. डाउनलिङ्क गर्ने च्यानल वा कार्यक्रमको विवरण,-

(क) लिङ्क गरिने स्याटेलाईट/फुटप्रिन्ट, च्यानल प्रसारण वा कार्यक्रम उत्पादन गर्ने देश :-

(ख) डाउनलिङ्क गरी प्रसारण वितरण गर्ने सतह माध्यम :-

(ग) डाउनलिङ्क गर्ने च्यानल सङ्ख्या/विवरण :-

(घ) डाउनलिङ्क गर्ने ओ.टि.टि. विदेशी कार्यक्रम (ओ.टि.टि. प्लेटफर्म) सङ्ख्या/विवरण :-"

(ख) क्रमसङ्ख्या ६ को सट्टा देहायको क्रमसङ्ख्या ६ राखिएको छ :-

"६. प्रयोग गरिने डाउनलिङ्क फ्रिक्वेन्सी, एण्टेना वा इन्टरनेट प्रोटोकल सम्बन्धी विवरण:-"

(ग) क्रमसङ्ख्या ११ को सट्टा देहायको क्रमसङ्ख्या ११ राखिएको छ :-

"११. च्यानल वा कार्यक्रममा प्रयोग हुने भाषा:-"

५. अनुसूची-४(ख) को,-

(क) क्रमसङ्ख्या ४ को सट्टा देहायको क्रमसङ्ख्या ४ राखिएको छ :-

"४. सिग्नल वितरण गरिने च्यानल तथा कार्यक्रमको विवरण,-

(क) लिङ्क गरिने स्याटेलाईट/फुटप्रिन्ट, च्यानल प्रसारण वा कार्यक्रम उत्पादन गर्ने देश :-

(ख) प्रयोग गरिने फ्रिक्वेन्सी व्याण्ड/डाउनलिङ्क फ्रिक्वेन्सी वा इन्टरनेट प्रोटोकल सम्बन्धी विवरण :-

(ग) डाउनलिङ्क गरी वितरण गर्ने माध्यम :-

(घ) वितरण गर्ने च्यानलहरूको सङ्ख्या र नाम :-

(ङ) वितरण गर्ने ओ.टि.टि. विदेशी कार्यक्रम (ओ.टि.टि. प्लेटफर्म) सङ्ख्या र नाम :-"

(ख) क्रमसङ्ख्या ५, ६ र ७ मा रहेको "च्यानेल" भन्ने शब्दको सट्टा "च्यानेल तथा कार्यक्रम" भन्ने शब्दहरू राखिएका छन्।

६. अनुसूची-४(ग) को,-

(क) शीर्षकमा रहेका "विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज)" भन्ने शब्दहरूको सट्टा "विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) वा विदेशी कार्यक्रमको प्रत्यक्ष प्रसारण" भन्ने शब्दहरू राखिएका छन्।

(ख) क्रमसङ्ख्या ३, ४, ५ र ६ मा रहेका "विदेशी कार्यक्रम" भन्ने शब्दहरूको सट्टा "कार्यक्रम" भन्ने शब्द राखिएको छ।

७. अनुसूची-५(क) को क्रमसङ्ख्या ५ को सट्टा देहायको क्रमसङ्ख्या ५ राखिएको छ :-

"५. विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) वा विदेशी कार्यक्रमको प्रत्यक्ष प्रसारणको स्वीकृतिको लागि रु.५,०००।-"

८. अनुसूची-५(ख) को,-

(क) क्रमसङ्ख्या ४ को,

(१) खण्ड ४क२. को सट्टा देहायको खण्ड ४क२. राखिएको छ :-

"४क२. "कुनै विदेशी प्रसारण संस्थाले आफ्नो मुलुकबाट प्रसारण गरेको विज्ञापन समावेश नभएका सःशुल्क च्यानलको डाउनलिङ्क गरी जुनसुकै माध्यमबाट कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानल रु.३,००,०००।-"

(२) खण्ड ४क२. पछि देहायको खण्ड ४क३. थपिएको छ :-

"४क३. कुनै विदेशी कार्यक्रम उत्पादकले आफ्नो मुलुकमा उत्पादन गरेको ओ.टि.टि. डिजिटल कार्यक्रम (ओ.टि.टि. प्लेटफर्म)लाई नेपालमा डाउनलिङ्क गरी प्रसारण गर्नको लागि प्रति ओ.टि.टि. प्लेटफर्म रु. १०,००,०००।-

द्रष्टव्यः कुनै विदेशी कार्यक्रम उत्पादकले आफ्नो मुलुकमा उत्पादन गरेको ओ.टि.टि. डिजिटल कार्यक्रममा क्रमसङ्ख्या ४क२. बमोजिमको दस्तुर बुझाई डाउनलिङ्क अनुमति प्राप्त गरेका च्यानल समावेश गर्न सक्नेछ।"

(३) खण्ड ४ग. र ४घ. को सट्टा देहायका खण्ड ४ग. र ४घ. राखिएका छन् :-

"४ग. डाउनलिङ्क अनुमतिप्राप्त विज्ञापन समावेश नभएका सःशुल्क च्यानलको सिग्नल वितरणको लागि प्रति च्यानल रु. ५०,०००।-

४घ. डाउनलिङ्क अनुमतिप्राप्त विदेशी ओ.टि.टि. डिजिटल

कार्यक्रमको सिग्नल वितरणको
लागि प्रति ओ.टि.टि. प्लेटफर्म
रु. २५,००,०००।-”

(ख) क्रमसङ्ख्या ५ को खण्ड ५ को सट्टा देहायको खण्ड
५ राखिएको छ :-

“५. ओ.टि.टि. प्रसारण सेवा सञ्चालनको लागि
रु. १,००,००,०००/-”

(ग) क्रमसङ्ख्या ६ख. को सट्टा देहायको क्रमसङ्ख्या
६ख. राखिएका छन् :-

“६ख. विदेशी कार्यक्रमको प्रसारण अधिकार
(फ्रेञ्चाइज) वा विदेशी कार्यक्रमको प्रत्यक्ष
प्रसारणको स्वीकृतिको लागि
रु.५,००,०००।-”

(घ) क्रमसङ्ख्या ६ग. पछि देहायको क्रमसङ्ख्या ६घ.
थपिएको छ :-

“६घ. अनलाइन रेडियोको इजाजतपत्रका लागि
रु. ५०,०००।-”

आज्ञाले,
लक्ष्मी कुमारी बस्नेत
नेपाल सरकारको सचिव ।

८

मुद्रण विभाग, सिंहदरबार, काठमाडौंमा मुद्रित । मूल्य रु.५।-
गो.ह.द.नं. १६।२०६२।६३

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।